



हेटौंडा उपमहानगरपालिका

हेटौंडा राजपत्र

खण्ड: १०

सङ्ख्या: २

मिति: २०८३।०३।३१

भाग- २

हेटौंडा उपमहानगरपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका

खर्च सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विनियोजन ऐन, २०८३

प्रस्तावना:

हेटौंडा उपमहानगरपालिका, मकवानपुर २०८३/८४ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी हेटौंडा उपमहानगरपालिका नगर सभाले यो ऐन स्वीकृत गरी लागू गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम "हेटौंडा उपमहानगरपालिका विनियोजन ऐन, २०८३" रहेको छ ।

(२) यो ऐन २०८३ साल श्रावण १ गतेदेखि हेटौँडा उपमहानगरपालिका क्षेत्रमा लागू हुनेछ ।

२. **आर्थिक वर्ष २०८३/८४ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** आर्थिक वर्ष २०८३/८४ को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम २,८५,०५,००,०००.०० (अक्षरूपी दुइ अर्ब पचासी करोड पाँच लाख मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८३/८४ को निमित्त हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिका, वडा कार्यालय र विषयगत महाशाखा/शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची-१

दफा (२) सँग सम्बन्धित

आर्थिक वर्ष २०८३/८४ को क्षेत्रगत व्यय अनुमान

सि.नं.	क्षेत्रगत शीर्षक	रकम रु.	कैफियत
१	वडागत सिलिङ्ग	४८,४०,६२,०००।००	
२	नगरस्तरीय विविध पूर्वाधार	२१,७१,०७,०००।००	
३	आर्थिक विकास	४,३०,००,०००।००	
४	सामाजिक विकास	११,९०,००,०००।००	
५	पूर्वाधार विकास	५३,२५,६२,०००।००	
६	वन, वातावरण तथा विपद् व्यवस्थापन	३,५५,००,०००।००	
७	संस्थागत तथा सुशासन विकास	४६,३५,००,०००।००	
८	प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम	७,२४,६९,०००।००	
९	संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम	८८,३३,००,०००।००	
जम्मा रकम		२,८५,०५,००,०००।००	

आज्ञाले

टेक बहादुर वली

प्रमुख प्रशासकीय अधिकृत